



लिखु गाउँपालिका यसम ओखलढुंगा,

प्रदेश नं. १

स्थानीय राजपत्र

लिखु गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: -२

संख्या:- १७

मिति: -२०७५ /१२/२४

भाग-२

नेपालको संविधानको धारा २२२ वमोजिम गठित गाउँ सभाले धारा २२६ को उपधारा १ र स्थानीय सरकार संचालन ऐन २०७४ दफा १०२ उपदफा ३ को अधिनमा रहि लिखु गाउँपालिकाको भवन निर्माण सम्बन्धी विनियम तथा नक्सा पास कार्यविधि, २०७५ लिखु गाउँपालिकाले सर्वासाधारणका जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

लिखु गाउँपालिकाको भवन निर्माण सम्बन्धी विनियम तथा नक्सा पास कार्यविधि, २०७५

प्रस्तावना:

लिखु गाउँपालिका क्षेत्र भित्र निर्माण हुने भवनहरू उचित मापदण्ड अनुरूप निर्माण गर्न गराउन, नक्सा पास गरी भवन निर्माण गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले स्थानीय सरकार संचालन ऐन, २०७४, को परिच्छेद ७ दफा २७ देखि ४५ र नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा प्राप्त वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, र शहरी विकास मन्त्रालयद्वारा प्राप्त वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ समेतको कानूनी व्यवस्थालाई आधार मानी लिखु गाउँपालिकाको मिति २०७५/११/१६ बैठकबाट पारित गरी लिखु गाउँपालिकाको यो भवन निर्माण सम्बन्धी विनियम, तथा नक्सापास कार्यविधि २०७५ स्वीकृत गरी लागु गरिएको छ ।

परिच्छेद – १

प्रारम्भिक

१.संक्षिप्त नाम र प्रारम्भ:

क) यस विनियमको नाम:- भवन निर्माण सम्बन्धी विनियम तथा नक्सा पास कार्यविधि, २०७५ रहनेछ ।

ख) यो कार्यपालिकाको बैठकबाट स्वीकृत भएको मिति देखि लागु हुनेछ ।

ग) यो विनियम गाउँपालिका भित्रका व्यक्ति, संघ संस्था र सरकारी कार्यालयहरू समेतलाई लागु हुनेछ ।

२.परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियममा:

- २.१ ऐन भन्नाले स्थानीय सरकार संचालन ऐन, २०७४, भवन ऐन, २०५५ र सडक ऐन, २०३१ लाई बुझाउँदछ ।
- २.२.विनियम भन्नाले लिखु गाउँपालिका ओखलढुङ्गाले जारी गरेको भवन निर्माण सम्बन्धी विनियम, २०७५ लाई बुझाउँदछ ।
- २.३ प्रमुख भन्नाले गाउँपालिकाको प्रमुख भन्ने जनाउँदछ ।
- २.४ अधिकार प्राप्त निकाय वा पदाधिकारी भन्नाले विनियम कार्यान्वयनको लागि गाउँपालिकाले तोकेको आधिकारिक निकाय वा व्यक्ति भन्ने बुझाउँदछ ।
- २.५ भवन भन्नाले व्यक्तिगत, सरकारी कार्यालय, व्यवसायिक वा संस्थागत प्रयोजनको लागि निर्माण गरिने भौतिक संरचना भन्ने बुझाउँदछ ।
- २.६. भवन निर्माण भन्नाले नयाँ भवन बनाउने, पुरानो भत्काई पुनः निर्माण गर्ने, तल्ला थप गर्ने, मोहडा फेर्ने वा साविकमा थपघट गर्ने गरी झ्याल, ढोका, कौसी, वा छज्जा, दलान, टहरा, तवेला वा ग्यारेज आदि बनाउने वा कम्पाउण्ड वाल लगाउने समेतका कार्यलाई बुझाउँदछ ।
- २.७. घडेरी वा प्लट भन्नाले बाहिरी सिमानाहरू स्पष्ट हुने गरी खुलेको जमीनको टुक्रा वा भाग भन्ने बुझाउँदछ ।
- २.८. मोहडा भन्नाले बाटो, चोक जस्ता सार्वजनिक जग्गा तर्फको जमीनको अघिल्लो भाग भन्ने बुझाउँदछ ।
- २.९. प्लट भित्रको खुला भाग: भन्नाले प्लटमा खुल्ला छोडिएको भागलाई बुझाउँदछ ।
- २.१०. अगाडीको खुला भाग: भन्नाले कुनैपनि भवन निर्माणको अगाडी पट्टि रहेको प्लटको खुला भागलाई बुझाउँदछ ।
- २.११. भूमिगत तला: भन्नाले जमीनको सतहबाट तल वा १.२ मिटरसम्म माथि बनाईएको भवनको सबभन्दा तल्लो भाग भन्ने बुझाउँदछ ।
- २.१२. प्लटको गहिराई: भन्नाले प्लटको मोहडा वा अगाडीको सीमानाबाट पछाडी पट्टिको सिमाना सम्मको दुरीलाई बुझाउँदछ ।
- २.१३. कल डे स्याक भन्नाले एकातर्फ बन्द भएको सडकलाई बुझाउँदछ ।
- २.१४. छज्जा वा वार्दली भन्नाले कुनै पनि भवनको गारोभन्दा बाहिर छेकवार सहितको आवत जावत गर्न वा वस्नको लागि निर्माण गरिने वा गरिएको संरचना भन्ने बुझाउँदछ ।
- २.१५. मापदण्ड भन्नाले यस विनियममा तोकिए बमोजिमको मापदण्ड भन्ने बुझाउँदछ ।

- २.१६. सरकारी कार्यालय वा निकाय भन्नाले नेपाल सरकारको मन्त्रालय, सचिवालय, विभाग तथा गा.पा.कार्यालयलाई जनाउँदछ । सो शब्दले प्रचलित कानून बमोजिम गठन भएको आयोग, परिषद् र समिति समेतलाई बुझाउँदछ ।
- २.१७. संस्था भन्नाले निजी वा सामुदायिक विद्यालय, गैर सरकारी संस्थाहरू, समुदायमा आधारित संस्थाहरू, सामुदायिक वन लगायत विभिन्न किसिमका सेवा प्रदायक उपभोक्ता समूहहरूद्वारा सञ्चालित संस्था समेतलाई बुझाउँदछ ।
- २.१८. जग्गाको उपयोगजग्गा उपयोग प्रतिशत (Ground Coverage) भन्नाले भवनको भुँई तलाको क्षेत्रफल र भवन वन्ने जग्गा वा घडेरीको क्षेत्रफलको अनुपातलाई १०० ले गुणा गर्दा हुन आउने प्रतिशतलाई बुझाउँदछ ।
- २.१९. भुँई क्षेत्रको अनुपात (Floor Area Ratio.(FAR) भन्नाले भवनको सम्पूर्ण तलाहरूमा निर्मित क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई बुझाउँदछ ।
- २.२०. सडकको अधिकार क्षेत्र(Right of Way)भन्नाले ऐन, नियम तथा यस विनियमले तोकेको सडकको चौडाईलाई बुझाउँदछ ।
- २.२१. सेट व्याक(Set Back)भन्नाले आफुले आफ्नो जग्गामा भवन बनाउँदा साँध सिमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छोडनुपर्ने न्यूनतम दूरीलाई बुझाउँदछ ।
- २.२२.किरण सतह(Light Plane) भन्नाले सेटव्याक रेखामाथि सडकको अधिकार क्षेत्र र दुवै तर्फको सेटव्याक जोडदा हुन आउने योगफलको दुईगुना उचाईबाट सडकको अर्को तर्फको सेटव्याक रेखा जोडने काल्पनिक सतहलाई बुझाउँदछ ।
- २.२३. खुल्ला क्षेत्र(Open Space) भन्नाले बस्ती विकास क्षेत्रमा जमीनभित्र अत्यावश्यक सार्वजनिक पूर्वाधार सेवा विस्तार गर्न वाहेक कुनै भौतिक संरचना निर्माण गर्न निषेध गरिएको क्षेत्र र विनियमले कुनै संरचना निर्माण गर्न नपाउने भनी तोकिदिएको सार्वजनिक, पर्ति, ऐलानी आदि जग्गा समेतलाई बुझाउँदछ ।
- २.२४.टाँसिएको भवन(Attached Building)भन्नाले जग्गाको साँध सीमानामा टाँसेर बनाउन प्रस्ताव गरिएको वा बनाएको भवनलाई बुझाउँदछ ।
- २.२५. जोडिएको भवन(Joined Building) भन्नाले बेगला बेग्लै स्वामित्व भएको एक आपसमा भारवहन अंगहरू संयुक्त रूपमा निर्माण भएको भवनहरूलाई बुझाउँदछ ।
- २.२६.आँशिक निर्माण सम्पन्न भन्नाले उपयोग गर्न मिल्ने गरी न्यूनतम १ तला निर्माण भएको भवनलाई बुझाउँदछ ।
- २.२७.गाउँपालिका भन्नाले लिखु गाउँपालिका भन्ने बुझाउँदछ ।
- २.२८. प्राविधिक समिति भन्नाले गाउँ प्रमुखको संयोजकत्वमा गाउँपालिकाको भवन संहिता तथा नक्सा शाखाको प्रमुख, नापी कार्यालयका नापी अधिकृत तथा आमन्त्रित अन्य विशेषज्ञहरू र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहितको समिति भन्ने बुझाउँदछ ।
- २.२९. नियन्त्रित भौतिक योजना(Secured physical Plan) भन्नाले नियन्त्रित रूपमा मात्र प्रयोग हुने, साँध सिमानालाई पर्खाल लगाएर सुरक्षित गरिएको भौतिक योजनालाई बुझाउँदछ ।

- २.३०.सार्वजनिक भौतिक योजना(Public Physical Plan)भन्नाले केही स्वमिद्वकर्ताहरूले आफ्नो लगानीमा विकास गरेको तर तिनका सडक, खुल्ला क्षेत्र आदि सार्वजनिक प्रयोगको लागि समेत खुल्ला गरिएको भौतिक योजनालाई बुझाउँदछ ।
- २.३१.वातावरण मैत्री स्थानीय शासनको प्रारूप भन्नाले नेपाल सरकारले मिति २०७०।०६।२३ मा स्वीकृत गरेको वातावरणमैत्री स्थानीय शासन प्रारूप,२०७० (Environment Friendly Local Governance Framework, 2013)लाई बुझाउँदछ।
- २.३२.क वर्गका भवन भन्नाले भवन ऐन, २०५५ को दफा ८ (क) बमोजिम अत्याधुनिक प्रविधि अपनाई निर्माण हुने वा भएका भवनहरूलाई बुझाउँदछ ।
- २.३३.ख वर्गका भवन भन्नाले भवन ऐन, २०५५ को दफा ८ (ख) बमोजिम भुँइ तलाको क्षेत्रफल १००० वर्ग फिट भन्दा बढी, ३ तला भन्दा अग्ला वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा बढी भएका भवनहरूलाई बुझाउँदछ ।
- २.३४. ग वर्गका भवन भन्नाले भवन ऐन २०५५ को दफा ८ (ग) बमोजिम १००० वर्ग फिटसम्म भुँइ तलाको क्षेत्रफल वा उचाई ३ तलासम्म वा स्ट्रक्चरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनहरूलाई बुझाउँदछ ।
- २.३५. घ वर्गका भवन भन्नाले भवन ऐन २०५५ को दफा ८ (घ) बमोजिम क, ख र ग वर्गमा नपरेका ईटा, ढुङ्गा, माटो, बाँस, खर आदि प्रयोग गरी निर्माण गरिएको अधिकतम दुई तले भवनलाई जनाउँदछ ।
- २.३६.माटो परीक्षण भन्नाले सहरी विकास मन्त्रालय वा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोके बमोजिम अपनाईने परीक्षण प्रकृया वा विधिलाई जनाउँदछ ।
- २.३७.आधारभूत सार्वजनिक पूर्वाधार सेवाहरू भन्नाले सडक,ढल,खानेपानी, विजुली आदिलाई जनाउँदछ
- २.३८.संवेदनशील क्षेत्र: भन्नाले राष्ट्रपति निवास लगायत सहरी विकास मन्त्रालयले तोकेको अन्य क्षेत्रहरूलाई जनाउँदछ ।
- २.३९. संस्थागत भवन भन्नाले विधालय, अस्पताल, सरकारी, निजी तथा पब्लिक लिमिटेडका कार्यालय भवन आदिलाई जनाउँदछ ।
- २.४०.सभा सम्मेलन भवन भन्नाले मानिसहरू जमघट हुने, गैर आवासीय प्रयोजनका सिनेमा हल, संयुक्त विशाल बजार, मल्टि कम्प्लेक्स, तारे होटल आदिलाई जनाउँदछ
- २.४१. सार्वजनिक भवन भन्नाले संस्थागत भवन, सभा सम्मेलन भवन लगायत सभाहल, साँस्कृतिक समारोह तथा भोज भतेरस्थल आदिलाई जनाउँदछ ।
- २.४२. व्यापारिक भवन भन्नाले पुर्ण रूपमा व्यापारिक प्रयोजनमा उपयोग गरिएको भवनको अलावा तल्लो तल्ला व्यापारिक प्रयोजनमा र माथिल्लो तल्ला आवासीय प्रयोजनमा रहेको भवनलाई जनाउँदछ ।
- २.४३. इञ्जिनियर /आर्किटेक्ट भन्नाले इञ्जिनियरिङ व्यवसाय गर्न नेपाल सरकारको आधिकारिक निकायबाट अनुमति प्राप्त विशेषज्ञलाई जनाउँदछ ।
- २.४४. प्राविधिक भन्नाले भवन निर्माण कार्यका लागि नक्सा, डिजाइन, तयार गर्ने र भवन निर्माण कार्यको सुपरीवेक्षण गर्नका लागि नेपाल इञ्जिनियरिङ काउन्सिलबाट मान्यता प्राप्त व्यक्ति भन्ने बुझाउँदछ ।
- २.४५. राजमार्ग भन्नाले नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी वा प्रचलित कानूनमा उल्लेख भए अनुसार तोकीएका राष्ट्रिय राजमार्गलाई जनाउँदछ ।

- २.४६. **फिडर सडक वा सहायक राजमार्ग भन्नाले** नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी जिल्ला सदरमुकाम लगायत (शहर, गाउँ र साँगे जोडिएको यसको ग्रामीण भेग) हरूलाई राजमार्गसाँग जोडने मूल सडकलाई जनाउँदछ ।
- २.४७. **आर्टेरियल सडक वा जिल्ला मार्ग भन्नाले** संघिय सरकार वा स्थानीय तह वा गाउँपालिका राजपत्र वा मापदण्डमा उल्लेख गरेअनुरूप शहरको केन्द्रीय भागलाई बाहिरी भागका बस्ती वा फिडर (सहायक राजमार्ग) सडकसाँग जोडने सडकलाई जनाउँदछ ।
- २.४८. **सब आर्टेरियल सडक भन्नाले** नेपाल सरकार वा गाउँपालिकाले नेपाल राजपत्र वा मापदण्डमा उल्लेख गरे अनुरूप आसपासमा रहेका विभिन्न वस्तीहरूलाई जोडने सडक र आर्टेरियल सडकसाँग जोडने सडकलाई पनि जनाउँदछ
- २.४९. **कलेक्टर सडक भन्नाले** गाउँपालिकाले मापदण्डमा उल्लेख गरे अनुरूप शहरका विभिन्न भागहरूलाई आर्टेरियल सडकसाँग जोडने सडकलाई जनाउँदछ ।

परिच्छेद- २

३. भवन निर्माणको लागि स्वीकृति

- ३.१ भवन निर्माण कार्यको स्वीकृति लिनका लागि स्वमित्ववालाले देहाय अनुसारका कागजातहरू पेश गर्नुपर्नेछ ।
- क) चालु आर्थिक वर्षको मालपोत रसिद वा रजिष्ट्रेशन पारित भएको तमसुकको प्रतिलिपि १ प्रति,
- ख) कित्ता नं. समेत प्रष्ट देखिने नापी नक्साको सक्कल(व्लू प्रिन्ट र ट्रेस नक्सा) १।१ प्रति,
- ग) पास गरिने नक्सा (निवेदक तथा डिजाईनरको सहीछाप, हस्ताक्षर समेत हुनुपर्ने) ३ प्रति,
- घ) डिजाईनर इजाजत पत्रको प्रतिलिपि (सरोकारवालाले प्रमाणित गरेको र चालु आ.व.को लागि नवीकरण समेत भएको) १ प्रति,
- ङ) नक्सा पासका लागि निवेदन दिने व्यक्ति भए पासपोर्ट साइजको फोटो ४ प्रति,
- च) क, ख, र ग वर्गका भवनहरूको नक्सा पासको लागि निवेदन दर्ता गर्ने स्वमित्वकर्ताले भवन निर्माण कार्यको सुपरीवेक्षण गर्न भवन ऐन २०५५ को दफा ११ (३) ले तोके बमोजिमको योग्यता पुगेका प्राविधिकसाँग भएको सम्झौतापत्र,
- छ) स्वामित्ववालाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपि १।१ प्रति ।

४. मञ्जुरी लिई भवन निर्माण गरिने भएमा:

- क) जग्गाधनीले मञ्जुरी दिएको मञ्जुरीनामा सक्कल (नक्सा शाखाको रोहवरमा मञ्जुरी दिनेले सहीछाप गर्नुपर्ने)
- ख) मञ्जुरी दिने व्यक्तिको नागरिकताको प्रतिलिपि १ प्रति,
वारेसव्दारा नक्सा पास गराउने भएमा वारेसवाला व्यक्तिको नेपाली नागरिकताको प्रतिलिपि १ प्रति
- ग) प्लिनथ एरिया एक हज्जार वर्गफिट भन्दा बढी वा तीन तलाभन्दा बढीको भवन भएमा स्ट्रक्चरल विश्लेषण(Structural Analysis) २ प्रति र स्ट्रक्चरल नक्सा ३ प्रति,

घ) सरकारी कार्यालय भए निर्माण गरिने भवनको नक्सा सहितको कार्यालयको पत्र, संस्था भए चालु आर्थिकवर्ष सम्मको लागि संस्था नवीकरण भएको प्रमाण पत्र र संस्थाको कार्य समिति बैठकको निर्णयको फोटोकपि सहितको संस्थाको चिठी ।

परिच्छेद:-३

५. भवन निर्माणकर्ताले पालना गर्नुपर्ने मापदण्डहरू:

- ५.१. भवन निर्माण गर्दा स्वामित्वकर्ताले अनुसूची ३ मा उल्लेख भए बमोजिमको सडक क्षेत्राधिकार (Right of Way) र अनुसूची ४ मा उल्लेख भए अनुसारको सेटव्याक छोडनु पर्नेछ तर, प्राविधिक समितिको सिफारिसमा जटिल भौगोलिक क्षेत्रमा सडकको चौडाई केन्द्ररेखाबाट न्यूनतम ३ मिटर कायम गर्न सकिनेछ । यस्ता नयाँ निर्माण हुने सडक छेउमा भवन निर्माण गर्न स्वीकृति दिँदा सडकतर्फको न्यूनतम सेटव्याक १.५ मिटर कायम गरिनेछ ।
- ५.२. निर्माण सम्पन्न भईसकेको भवनको प्रयोजन परिवर्तन गर्नु परेमा भवन निर्माण मापदण्ड र भवन संहिता विपरित नहुने गरी गाउँपालिकाको स्वीकृति लिएर मात्र परिवर्तन गर्न सकिनेछ । स्वीकृति नलिई प्रयोजन परिवर्तन गरेमा गाउँपालिकाले उक्त भवनलाई आफ्नो सेवाबाट वञ्चित गर्नुका साथै आधारभूत सार्वजनिक सेवाहरूबाट वञ्चित गर्न सम्बन्धित निकायहरूलाई लेखि पठाउनेछ
- ५.३. आवासीय प्रयोजनका लागि निर्माण हुने भवनको केही अंश व्यापारिक प्रयोजनमा रहने भएमा सो भवनलाई स्वतः व्यापारिक भवन मानिने छ ।
- ५.४. वस्ती विकासको लागि (Planning Permit) कार्यान्वयनमा ल्याईएका आवासीय क्षेत्रमा निर्माण हुने कुनै पनि भवनलाई व्यापारिक प्रयोजनमा उपयोग गर्न पाईने छैन ।
- ५.५. नदी उकासबाट आएको जमीनमा सार्वजनिक सडक, ढल र उद्धान बाहेकका संरचना निर्माण गर्न पाइने छैन । त्यस्तो क्षेत्र स्वतः हरित क्षेत्रको रूपमा कायम हुनेछन ।
- ५.६. १ मिटरभन्दा लामो छज्जा, वार्दली वा टप निर्माण गर्नु परेमा नक्सा पास निवेदनसाथ सो को स्ट्रक्चरल डिजाइन पेश गर्नु पर्नेछ । तर, सेट व्याक क्षेत्रमा पर्ने गरी छज्जा वार्दली वा टप निर्माण गर्न अनुमति दिइने छैन ।
- ५.७. अनुसूची ७ मा उल्लेखित पुराना तथा घना आवासीय क्षेत्र भनि विनियमले तोके वाहेकका क्षेत्रमा भवन निर्माण गर्दा आफ्नो जग्गाको साँध सिमानाबाट न्यूनतम १ मिटर छोडेरमात्र आइसोलेटेड पिल्लर तथा जग वा भारवहन गाह्रो निर्माण गर्नुपर्नेछ । तर, तोकीएका पुराना तथा घना आवासीय वस्तीका आवासीय घरमा संयुक्त पिल्लर लगायतका इञ्जिनियरिङ् प्रविधि प्रयोग गर्दा यो वुँदाले वाधा पुर्र्याउने छैन ।
- ५.८. अनुसूची ७ मा उल्लेखित पुराना तथा घना आवासीय क्षेत्र भनि विनियमले तोके वाहेकका क्षेत्रमा भवन निर्माण गर्दा निर्माण गरिने भवनको भुँड तलाले २५० वर्ग मिटर सम्मको घडेरी भएमा ७० प्रतिशत, २५० वर्ग मिटरभन्दा बढी क्षेत्रफल भएको घडेरी भएमा ६० प्रतिशत र सरकारी, अर्ध सरकारी र सार्वजनिक भवनहरूले ५० प्रतिशतभन्दा बढी खर्चिन पाउने छैनन ।

- ५.९ नापी नक्सा र स्रेस्तामा बाटो कायम नगरी सार्वजनिक जग्गालाई बाटो देखाई वा सार्वजनिक वा निजी कुनै प्रकारको प्राकृतिक ताल, तलैया, धाप, पोखरी, पानीका मुहान, निकासलाई र पानीको मुहानलाई मिचेर वाबाटो कायम गरी भवन निर्माण गर्न स्वीकृति दिईने छैन ।
- ५.१०. भवन ऐन २०५५ को दफा ८ को (क), (ख) ,(ग) र (घ) बमोजिमका भवन निर्माण गर्न चाहने स्वामित्वकर्ताले आफूले निर्माण गर्न चाहेको भवनको नक्सा गाउँपालिकामा सूचिकृत कन्सल्टेन्सी/इञ्जिनियर द्वारा तयार गराएको हुनुपर्ने र (क), (ख) र (ग) वर्गको भवनको नक्सामा सकपिट सहितको सेफ्टीट्यांकी र (घ) वर्गको भवनको हकमा वाटरसील प्यान चर्पीको अनिवार्य व्यवस्था भएको हुनु पर्नेछ ।
- ५.११. भवन स्वामित्वकर्ताले चाहेमा निर्माण सुपरीवेक्षणका लागि सम्झौता गरेको प्राविधिक वाहेक अर्को प्राविधिक मार्फत निर्माण सुपरीवेक्षण गराउन सक्नेछ । आफूले सम्झौता अनुसार सुपरीवेक्षण कार्य गर्न नसक्ने भएको अवस्थामा प्राविधिकले सो को सूचना अविलम्ब गाउँपालिकालाई दिनु पर्नेछ । त्यस्तो सूचना नदिने प्राविधिकलाई गाउँपालिकाले कालो सूचीमा राख्नेछ ।
- ५.१२.भवन निर्माणको लागि नक्सा डिजाइन गर्ने प्राविधिकले भवन संहिता तथा निर्माण सम्बन्धी मापदण्ड अनुसार नक्सा तयार गरिएको भन्ने व्यहोरा लेखी आफ्नो नाम र नेपाल इञ्जिनियरिङ् काउन्सिलबाट दर्ता नम्बर प्राप्त गरेको भएमा काउन्सिलको दर्ता नम्बर समेत उल्लेख गरी निज आफैले दस्तखत गरेको हुनुपर्नेछ ।
(यो विनियममा जेसुकै लेखिएको भए ता पनि स्थानीय तहमा कार्यरत प्राविधिकहरूले आफू कार्यरत स्थानीय तहको कार्यक्रम वाहेकका निर्माण हुने भवनहरूको योजना, ढाँचा, नक्सा तयार, सुपरीवेक्षण र डिजाईन गर्ने कार्यमा संलग्न हुन पाउने छैनन् ।)
- ५.१३. नक्सा प्रमाणितका लागि गाउँपालिका कार्यालय प्रमुख समक्ष सिफारिस गर्ने गाउँपालिकाका प्राविधिकले समेत आफ्नो नाम र नेपाल इञ्जिनियरिङ् काउन्सिल दर्ता नं. समेत उल्लेख गरी सही गरेको हुनु पर्नेछ ।
- ५.१४. खानी तथा भूगर्भ विभागले राजपत्रमा सूचना प्रकाशित गरी निषेध गरेका क्षेत्र र जोखिम नक्सांकन अनुसार बाढी, पहिरो, भूक्षय आदि जोखिमयुक्त क्षेत्रको पहिचानका आधारमा सो क्षेत्रमा भवन निर्माण कार्यका लागि प्रतिवन्ध लगाउन जिल्ला दैवी प्रकोप उधार समितिले सिफारिस गरेको क्षेत्रमा भवन निर्माण गर्न अनुमति दिईने छैन
- ५.१५. क वर्ग वा दश हजार वर्गफिटभन्दा बढी क्षेत्रफलका भवन निर्माणको अनुमति दिनुअघि प्राविधिक समितिको सिफारिस लिनु पर्नेछ ।
- ५.१६. क र ख वर्गको भवनलाई निर्माण अनुमति तथा निर्माण सम्पन्न प्रतिवेदन दिँदा तेस्रो पक्ष जाँचको व्यवस्था गर्न सकिने छ । सो को लागि गाउँपालिकाले इञ्जिनियरहरूको रोष्टर तयार गरी आर्किटेक्ट वा सिभिल इञ्जिनियरबाट मात्र तेस्रो पक्षीय जाँच गराउनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका तथा जटिल

प्रकृतिको भवन संरचनाको डिजाईनमा गाउँपालिकाले आमन्त्रित विशेषज्ञहरू बाट समकक्षी पुनरावलोकन (Peer Review)समेतको व्यवस्था गर्नेछ ।

- ५.१७. भूईँतला सहित एकतला भन्दा अग्ला विद्यालय भवन, जतिसुकै तलाका सार्वजनिक, क वर्गका र ख वर्गका भूईँतला सहित ४ तला वा १७ मिटरभन्दा अग्ला वा १० हजार वर्गफिटभन्दा ठूला सबै भवन निर्माण गर्न सहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको माटो परीक्षण निर्देशिका अनुसार माटो परीक्षण गराएको हुनु पर्नेछ ।
- ५.१८. अनुसूची ७ मा उल्लेख भएका पुराना तथा घना आवासीय क्षेत्र बाहेकका क्षेत्रमा भवन निर्माण गर्दा घडेरीको क्षेत्रफल २५० वर्ग मिटरसम्म अधिकतम ४ र २५० वर्ग मिटरभन्दा बढी अधिकतम ३.५ FAR(Floor Area Ratio)कायम गरिनेछ ।
- ५.१९. भवन निर्माणकर्ता व्यक्तिले आफ्नो वाहेक अन्य व्यक्तिको नाममा रहेको जग्गामा भवन निर्माण गर्नुपर्ने भएमा मञ्जुरीनामा दिने व्यक्ति गाउँपालिकको नक्सा पास शाखामा आई अनुसूची ९ बमोजिमको मञ्जुरीनामामा सही गरी भवन निर्माणकर्ता व्यक्तिलाई दिएको हुनु पर्नेछ ।
- ५.२०. अनुसूची ७ मा उल्लेख भएका पुराना तथा घना आवासीय क्षेत्र र अनुसूची ३ मा उल्लेखित सडक क्षेत्रहरूको आसपासमा निर्माण गरिने भवनहरूको हकमा सडकबाट भवनसम्म र भवनबाट सडकसम्म आवत जावत गर्ने बाटो वा सडक रहेको आधारको सुनिश्चतता नगरी नक्सा पास गरिने छैन । तर, ग्रामीण क्षेत्रमा निर्माण गरिने घ वर्गका भवनहरूको हकमा यो बुँदा लागु हुने छैन
- ५.२१. भवनको प्लिन्थ लेभल पक्की सडक भएमा सडकको सतहभन्दा १.५ फिट, ग्राभेल भएमा २.५ फिट र कच्ची सडक भएमा ३ फिटभन्दा कम उचाईँ राखि भवन निर्माण गर्न पाइने छैन ।
- ५.२२. कल डे स्याक बाटोको ५० मिटरभन्दा छोटो दूरीभित्रको सडक क्षेत्राधिकार सो बाटोको केन्द्ररेखाबाट न्यूनतम १.५ मिटर कायम हुनेछ ।
- ५.२३. सीमा पर्खाल निर्माण गर्न स्वीकृति दिँदा १.२ मिटर सम्म अग्लो गाह्रो र सो माथी ०.६ मिटर अग्लो जाली राख्ने गरीमात्र स्वीकृति दिइनेछ, ०.६ मिटरभन्दा अग्लो जाली राखि निर्माण स्वीकृति लिन चाहेमा सम्पूर्ण पर्खालको स्ट्रक्चरल डिजाइन समेत निवेदन साथ पेश गर्नु पर्नेछ । सरकारी वा कुटनीतिक निकायले सुरक्षाको कारण अग्लो पर्खाल लगाउनुपर्ने भएमा गृह मन्त्रालयको सिफारिस सहित सो को स्ट्रक्चरल डिजाइन संलग्न राखिनिवेदन पेश गरेमा गाउँपालिकाले त्यस्तो पर्खाल लगाउन दिनेछ ।
- ५.२४. अपार्टमेन्ट तथा संयुक्त आवासका भवन, सपिङ् कम्प्लेक्स, व्यापारिक मल, डिपार्टमेन्ट स्टोर आदि ठूला भवन निर्माणका लागि नक्सा पासको अनुमति लिन Emergency Response Plan समेत नक्सा साथ पेश गर्नु पर्नेछ।
- ५.२५. संस्थागत भवन, सभा सम्मेलन भवन र सार्वजनिक भवन निर्माण गर्न गाउँपालिकाबाट योजना अनुमति पत्र (Planning Permit)लिएर मात्र नक्सा पासको प्रक्रिया अगाडि बढाईनेछ ।
- ५.२६. विमानस्थल आसपास निर्माण हुने भवनहरू नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डको प्रतिकूल हुने गरी निर्माण गर्न पाईने छैन र विमानस्थलको सीमा रन वे बाट ५०० मिटर आसपासमा १७ मिटर भन्दा अग्ला भवन निर्माण गर्नु परेमा नागरिक उड्डयन प्राधिकरणको सहमति लिई अनुमति प्रदान गर्न सकिने छ ।

- ५.२७. सार्वजनिक भवन / संरचनाहरू निर्माण गर्न सम्बन्धित निकाय (जस्तै: नागरिक उड्डयन प्राधिकरण, चलचित्र विकास बोर्ड, आदि) बाट पूर्व स्वीकृति लिनुपर्ने भए त्यस्ता निकायहरूबाट स्वीकृति लिईसकेका आवेदकहरूको भवन निर्माण निवेदन उपर मात्र स्वीकृतिको कारवाही अगाडी बढाईनेछ । त्यसैगरी प्रचीन स्मारक संरक्षण ऐन, २०१३ लागु हुने क्षेत्रमा पुरातत्व विभागको स्वीकृति प्राप्त गरेको भवन निर्माण प्रस्तावलाई मात्र स्वीकृति दिईनेछ ।
- ५.२८. शैक्षिक संस्थाहरूको भवन निर्माण गर्दा विनियममा उल्लेखित मापदण्डको अलावा शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार भए नभएको यकीन गरेर मात्र अनुमति दिईनेछ ।
- ५.२९. अस्पताल, नर्सिङ्गहोम, स्वास्थ्य चौकी अदिले भवन निर्माण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको सुरक्षा तथा अन्य मापदण्ड अनुसार भए नभएको यकीन गरेर मात्र अनुमति दिईनेछ ।
- ५.३०. मापदण्ड पुर्याउने प्रयोजनको लागि कसैको सँधियारको मञ्जुरीनामाको आधारमा भवन निर्माण अनुमति दिईने छैन । मापदण्ड पुर्याएर भवन निर्माण अनुमति वा निर्माण सम्पन्न प्रमाण पत्र लिई सकेको भवनले पछि कित्ता काट गरी वा कुनै खाली कित्ता बेचविखन गर्दा स्वीकृत मापदण्ड कायम नहुने गरी कित्ता काट वा बेच विखन गरेमा सो भवनको निर्माण सम्पन्न प्रमाण पत्र स्वतः खारेज हुनेछ र गाउँपालिकाले त्यस्तो भवन आफैले भत्काउनेछ छ वा भत्काउन लगाउनेछ ।

६. भवन एकीकृत गरी पुनः निर्माण गर्नुपर्दा:

- क. घना शहरी क्षेत्रमा भवन एकीकृत गरी पुनः निर्माण गर्नुपर्दा प्रस्तावित बाटोको चौडाई र कूल क्षेत्रफल, साविक बाटोको चौडाई र कूल क्षेत्रफलभन्दा कम नहुने सुनिश्चित गरेर मात्र योजना प्रस्ताव स्वीकृत गरिनेछ ।
- ख. एउटै उचाइका अधिकतम ३ तले भवनहरू भएको खण्डमा मात्र जोडिएका भवनहरू (Row Housing) निर्माणगर्नस्वीकृति दिइनेछ । र त्यस्ता जोडिएका भवनहरू पछि मरमत गर्नुपर्दाको अवस्थामा भवन स्वामित्वकर्ताहरूमा पर्न आउने दायित्व समेत भवन निर्माण स्वीकृतिको लागि पेश गरिने निवेदनसाथ संलग्न हुनुपर्नेछ ।

७. पुराना तथा घना आवासीय क्षेत्रमा भवन निर्माण गर्दा:

- ७.१ यो विनियम लागु हुनुअघि निर्माण भईसकेका अनुसूची ७ मा उल्लेखितपुराना तथा घना आवासीय क्षेत्रस्थित घ वर्गका भवनहरूको हकमा भईरहेको भवन भत्काई पुनः निर्माण गर्नुपर्दा निर्माण गरिने भवनको अगाडीको भागमा सेटव्याक छोडने जग्गा भएको अवस्थामा विनियममा तोकीए अनुसारको सेटव्याक छोडनुपर्ने र सेटव्याक छोडने जग्गा नभएको अवस्थामा साविकको भवनले चर्चिएको अधिल्लो मोहडाको लाइनभन्दा अगाडीतर्फको जमीन मिचिने गरी भवन निर्माण कार्यको अनुमति दिईने छैन ।
- ७.२ विनियमको अनुसूची ७ मा उल्लेखितक्षेत्रमा निर्माण भइसकेका क, ख, र ग वर्गका भवनहरू पूर्ण क्षेत्री नभएका घ वर्गका भवन निर्माणको लागि नक्सा तयार गर्ने प्राविधिकबाट उक्त भवन मापदण्ड अनुरूप निर्माण भएको भन्ने यथास्थिति नक्सा सहितको प्रतिवेदन र उक्त भवनले सडक, सरकारी, ऐलानी, पर्ति जग्गा अतिक्रमण नगरेको भन्ने यथेष्ट प्रमाण सहित वि.सं.२०को मितिले एकबर्षभित्र स्वामित्ववालाले निवेदन दिएमा त्यस्तो भवनको अभिलेख राखि भवनको यथास्थिति नक्सा पास गरी दिइनेछ । तर,

यथास्थिति नक्सा पासको लागि सूचना प्रकाशन गरिएको एक बर्ष अवधि व्यतित भएपछि यथास्थिति नक्सा पासको लागि निवेदन पर्न आएका भवन र यो विनियम लागु भएपछि गाउँपालिकाको स्वीकृति नलिई निर्माण भएका भवनहरूको नक्सा पास गरिने छैन ।

- ७.३ विनियमको ५.१२ मा उल्लेखित मापदण्ड बमोजिमको अवस्थामा वाहेक विनियमको अनुसूची ७ मा उल्लेखित घना र पुराना बजार क्षेत्रमा ख र ग वर्गको नयाँ भवन निर्माण गर्नुपर्दा ३.५ तल्लाभन्दा अग्ला भवन निर्माण गर्ने गरी अनुमति दिइने छैन ।
- ७.४ यो मापदण्ड विपरित हुने गरी सार्वजनिक निकायले आफ्नो लगानीमा भवन निर्माण गर्नु हुँदैन । सो गरेमा भवनको डिजाईन तथा निर्माण कार्यमा संलग्न हुने कर्मचारीहरू व्यक्तिगत रूपमा जिम्मेवार हुनेछन ।
- ७.५ गाउँपालिका क्षेत्र भित्र पर्ने लोकमार्गहरूको छेउमा भवन निर्माण गर्न प्रचलित ऐन नियमहरू र गाउँपालिकाको स्वीकृत गाउँ यातयात गुरु योजना (Municipal Transportation Master Plan) समेतको अधिनमा रहेर मात्र स्वीकृति दिइनेछ ।
- ७.६ गाउँपालिकाको स्वरूपमा नकारात्मक असर पार्ने भनी प्राविधिक समितिले सिफारिस गरेमा कुनै पनि भवनमा होर्डिङ्गवोर्ड, टावर आदि राख्न दिइने छैन । तर, भवनको स्ट्रक्चरल डिजाईनमा नै यस्ता संरचनाहरूको भारलाई समावेश गरेको भवनमा यस्ता संरचनाहरू जडान गर्न दिइनेछ ।
- ७.७ गाउँपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरूलाई खुल्ला क्षेत्रको रूपमा घोषणा गरी सो क्षेत्रलाई सार्वजनिक हरियाली उद्धानहरूमा रूपान्तरण गर्न सकिनेछ । सार्वजनिक, ऐलानी र पर्ति जग्गाहरूलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय बिना हकभोग हस्तान्तरण गर्न तथा लिज वा भाडामा दिइने छैन ।
- ७.८ सार्वजनिक भवनहरू रंगाउँदा सार्वजनिक भवनमा प्रयोग हुने रंग सम्वन्धी निर्देशिका, २०६९ बमोजिम हुनेछ ।
- ७.९ आर्थिक बर्ष ०७५/७६ देखि भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्वन्धी आधारभूत तालीम लिई गाउँपालिकामा सूचिकृत भएका कालिगढ वा ठेकेदारले मात्र सुपरीवेक्षण कार्यका लागि नियुक्त भएको प्राविधिकको रोहवरमा भवन स्वामित्वकर्तासँग द्विपक्षीय समझौता गरेरमात्र भवन निर्माण कार्यमा संलग्न हुन पाउने छन । गाउँपालिकाले आफै वा सरोकारवाला निकायहरूसँगको समन्वयमा त्यस्तो तालीमको आयोजना गर्नेछ ।
- ७.१० यो विनियम लागु भएपछि घडेरीको रूपमा टुक्रयाई वा वस्ती विकास गर्ने उदेश्यले गाउँपालिका क्षेत्रमा जग्गा किनवेच गर्दा ४ (चार आना) भन्दा घटी क्षेत्रफलको जमीन कित्ता काट गरी किनवेच गर्न दिइने छैन ।
- ७.१० तर, विनियमको वुँदा नं. मा जेसुकै लेखिएको भए तापनि विनियमको अनुसूची ७ मा उल्लेखित क्षेत्रहरूमा देहायको अवस्थामा ४ आना भन्दा कम क्षेत्रफलको जग्गा कित्ताकाट गरी किनवेच वा हक हस्तान्तरण गर्न यो वुँदाले वाधा पुर्याउने छैन ।
- क) पैत्रिक सम्पति अंश भाग लगाउन,
- ख) कुनै प्लटको आकार मिलाउन,
- ग) भैरहेको ४ आनाभन्दा घटी क्षेत्रफलको कित्तामा अर्को कित्ताको जग्गाबाट ४ आनाभन्दा घटी क्षेत्रफलको कित्ता काट गर्न, (तर त्यसरी कित्ता काट गरिँदा कित्ता काट गरिने जग्गाको बाँकी क्षेत्रफल ४ आनाभन्दा घटी हुन नहुने)

घ) कुनै कित्ताको जग्गाको क्षेत्रफलमध्येको निश्चित क्षेत्रफलमा जग्गाधनीले विनियम लागु हुनुअघि भवन निर्माण गरी वा विनियम लागु भएपछि मापदण्ड अनुरूपको भवन निर्माण गरी उपयोगमा ल्याई बाँकी रहेको जग्गा कित्ता काट गर्न ।

परिच्छेद- ४

८. भवन निर्माण कार्यको लागि अनुमति दिने र भवन निर्माण गर्दा पूरा गर्नुपर्ने प्रकृया:

- ८.१ तोकीएको ढाँचाको दरखास्त पेश हुन आएपछि प्राप्त दरखास्त रीत पूर्वकको छ वा छैन जाँच गरी कुनै रीत नपुगेको सो पुर्याउन लगाई दरखास्त परेको सात दिनभित्रमा उक्त भवन निर्माण गर्दा सँधियार कसैलाई पिर मर्का पर्ने भए आफूलाई मर्का परेको विवरण खुलाई १५ दिनभित्र उजुर गर्न आउनु भनि आफ्नो कार्यालय, सँधियारको घर दैलो र भवन निर्माण हुने ठाँउमा सबैले देख्ने गरी सूचना टाँस गर्नु पर्नेछ ।
- ८.२ विनियमको ८.१. बमोजिमको सूचनामा उल्लेखित म्याद नाघेको तीनदिनभित्र इञ्जिनियर वा ओभरसियर र अन्य कर्मचारी समेत संयुक्त रूपमा खटाई दरखास्तमा उल्लेख भए बमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जाँच गर्न लगाउनु पर्नेछ।
- ८.३ विनियमको ८.२ बमोजिम खटिएका कर्मचारीहरूले भवन निर्माण गर्न मिल्ने नमिल्ने कुराको जाँचबुझ गर्ने सन्दर्भमा सरजमिन गर्दा सरजमिनमा उपस्थित भएका व्यक्तिले भनेका कुराहरू समेत खुलाई सरजमिन मुचुल्का तयार गरी दरखास्तमा उल्लेख भए बमोजिम भवन निर्माण गर्न मिल्ने नमिल्ने व्यहोरा खुलाई त्यसरी जाँचबुझ गर्न खटिएको मितिले १५ दिनभित्र गाउँपालिका समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।
- ८.४ हकदावीको लागी प्रकाशित सूचनाको म्यादभित्र हकदावी सम्बन्धि उजुरी नपरेमा र स्थलगत सरजमिनबाट पनि भवन निर्माण गर्न मिल्ने प्रतिवेदन प्राप्त भएमा सो मितिले सात दिनभित्र प्रमुखले भवन निर्माण कार्यको अनुमति दिनु पर्नेछ ।
- ८.५ हकदावीको लागी प्रकाशित सूचनाको म्यादभित्र उजुरी परी सम्बन्धित पक्षलाई बोलाई तथ्य कुरा पत्ता लगाई हक वेहकमा निर्णय दिनु पर्ने अवस्थामा बाहेक प्रतिवेदन प्राप्त भएको मितिले तीस दिनभित्र प्रमुखले भवन निर्माण कार्यको अनुमति दिनु पर्नेछ ।
- ८.६ हकदावीको लागी प्रकाशित सूचनाको म्यादभित्र पर्न आएको उजुरीबाट भवन निर्माण गर्ने जग्गामा तेरो मेरो परी हक वेहक छुट्ट्याउनुपर्ने देखिन आएमा त्यस्तो उजुरी परेको मितिले ३५ दिनभित्र अदालतमा उजुर गर्न जानु भनि पर्चा खडा गरी सम्बन्धित पक्षलाई सुनाउनु पर्नेछ ।
तर, त्यस्तो जग्गा मध्ये केही भागमा मात्र विवाद परेको र त्यस्तो विवाद परेजतिको जग्गामा अदालतबाट ठहरे बमोजिम हुने गरी बाँकी जग्गामा भवन निर्माण गर्न मञ्जुर गरी अर्को नक्सा सहित दरखास्त दिएमा त्यस्तो दरखास्त प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रमुखले अनुमति दिन सक्नेछ ।
- ८.७ भवन निर्माण कार्यको अनुमति दिँदा सम्पूर्ण निर्माण कार्यको अनुमति नदिई पहिलो पटक डि.पि.सि.सम्मको मात्र निर्माण अनुमति दिईनेछ र भवन मापदण्ड अनुसार डि.पि.सि.बनाईएको भए मात्र सो भन्दा माथिल्लो तल्लाको निर्माण गर्न दोस्रो पटक अनुमति दिईनेछ ।

- ८.८ भवन मापदण्ड प्रतिकूल हुने गरी कुनै पनि कवुलियत गराई वा शर्त तोकी भवन निर्माण अनुमति दिईने छैन ।
- ८.९ भवन निर्माण कार्यको स्वीकृति लिएको व्यक्ति वा संस्थाले निर्माण कार्य शुरू गर्नुअघि प्राविधिकबाट रेखड्कन गराएर मात्र निर्माण कार्य शुरू गर्नु पर्नेछ ।
- ८.१० भवन निर्माण मापदण्ड विपरित हुने गरी सार्वजनिक निकायले आफ्नो लगानीबाट भवन निर्माण गर्नु हुँदैन । सो गरेमा भवनको डिजाईन तथा निर्माणमा संलग्न कर्मचारीहरू व्यक्तिगत रूपमा जिम्मेवार हुनेछन ।
- ८.११ आँशिक रूपमा नक्सा पास गरेको १७ मिटरभन्दा कम उँचाईको भवनले गाउँपालिकाद्वारा लागु गरिएको भवन निर्माण मापदण्ड, भवन संहिता तथा सडक ऐन अनुसरण गरेको, सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण नगरेको अवस्थामा वि.सं. को मितिले एकवर्षको समय दिई नक्सा पास गर्न आवाहन गर्दा भवन स्वामित्वकर्ताले उक्त भवन तत्कालीन मापदण्ड अनुसार रहेको भन्ने प्राविधिक प्रतिवेदन सहित निवेदन दिएमा गाउँपालिकाले तोकेको प्रकृया पुर्याई नक्सा पास गरी दिनेछ । यो व्यवस्था अनुसार निवेदन नदिएका र सडक, सरकारी, ऐलानी, पर्ति जग्गा आदि अतिक्रमण गरी बनेका भवनहरू गाउँपालिकाले भत्काउन लगाउने वा भत्काउनेछ ।
- ८.१२ निर्माण भैसकेको १७ मिटरभन्दा अग्ला भवन पास गर्दा सहरी विकास कार्यालयको सिफारिसमा नक्सा पास गरिनेछ ।
- ८.१३ भवन निर्माण गर्ने व्यक्ति वा संस्था वा कार्यालयले गाउँपालिकाले तोकेको मापदण्डहरूको अतिरिक्त नेपाल सरकारबाट जारी गरिएको ऐन, नियम, निर्देशिका समेतको अनिवार्य रूपमा पालना गर्नु पर्नेछ ।
- ८.१४ यस विनियम बमोजिम गाउँपालिकाले भवन निर्माण गर्ने अनुमति दिएको भए ता पनि निर्माणाधिन भवन निर्माण कार्य रोक्का राख्न सम्मानित अदालतबाट आदेश भएको अवस्थामा भवन निर्माण कार्य रोक्का हुनेछ ।
- ८.१५ यस विनियम बमोजिम भवन निर्माण कार्यको अनुमति दिँदा गाउँपालिकाले अनुसूची ५ मा उल्लेख भए बमोजिमको दस्तुर लिईनेछ ।
- कैफियत: विनियम ८ मा उल्लेख गरिएको भवन निर्माण कार्यको लागि अनुमति दिने र भवन निर्माण गर्दा पूरा गर्नुपर्ने प्रकृया, लिखु गाउँपालीका कोनक्सा पास तथा निर्माण इजाजत किताबमा उल्लेख गरे अनुसार हुनेछ ।**

९. नक्सामा थपघट गर्न सक्ने:

प्रमुखले कुनै पनि भवनको नक्सा पास गर्दा भौतिक विकास योजना र प्रचलित कानुन बमोजिम निर्धारित मापदण्डको प्रतिकूल नहुने गरी नक्सामा आवश्यक थपघट गरी नक्सा पास गरिदिन सक्नेछ ।

१०. नक्सामा हेरफेर गर्ने:

भवन निर्माण गर्ने अनुमति पाएपछि नक्सामा केही हेरफेर गर्नु परेमा तल्ला थप्ने, मोहडा बदल्ने, वा लम्वाई, चौडाई बढाउने कुरा बाहेक प्रचलित कानुन बमोजिम निर्धारित मापदण्डमा प्रतिकूल असर नपर्ने गरी अन्य कुरा गर्नको लागि प्रमुखले नक्सामा हेरफेर गर्न स्वीकृति दिन सक्नेछ ।

११. सूचना दिने:

विनियमको ८.३ बमोजिम प्राप्त प्रतिवेदन अनुसार वा अन्य कुनै कारणले कुनै भवन निर्माण गर्न अनुमति दिन नमिल्ने भएमा प्रमुखले त्यसको कारण खुलाई त्यस्तो प्रतिवेदन प्राप्त भएको मितिले सातदिनभित्र भवन निर्माण गर्न अनुमतिको लागि दरखास्त दिने व्यक्ति वा सरकारी निकयलाई सूचना दिनु पर्नेछ ।

१२. उजुरी दिन सक्ने:

क. विनियमले तोकेको म्यादभित्र भवन निर्माण कार्यको अनुमति नदिएमा त्यस्तो म्याद नाघेको मितिले र विनियमको ११ दिईएको सूचनामा चित्त नबुझेमा त्यस्तो सूचना पाएको मितिले पैतीस दिनभित्र दरखास्तवालाले गाउँपालिकामा उजुरी दिन सक्नेछ ।

ख. विनियमको १२ क. बमोजिम कुनै उजुरी परेमा गाउँपालिकाले तथ्य कुरा बुझी अनुमति दिनुपर्ने देखिएमा यथाशीघ्र अनुमति दिनको लागि प्रमुखलाई निर्देशन दिनु पर्नेछ ।

१३. भवन निर्माण गर्नुपर्ने अवधि:

क. भवन निर्माण गर्न अनुमति पाएकोमा त्यसरी अनुमति पाएको मितिले दुईवर्ष भित्र भवन निर्माण गर्नु पर्नेछ ।

ख. म्यादभित्र भवन निर्माण गर्न नसकेमा तोकिएको समयमा भवन निर्माण गर्न नसकेको कारण खोली म्याद थपको लागि प्रमुख समक्ष दरखास्त दिनु पर्नेछ ।

ग. दरखास्त पर्न आएपछि प्रमुखले पहिले लागेको दस्तुरको पाँच प्रतिशत थप दस्तुर लिई थप दुई वर्षको लागि म्याद थप गरी दिन सक्नेछ ।

१४. जाँचबुझ

गाउँपालिका क्षेत्रमा निर्माण भईरहेको भवनको सम्बन्धमा गाउँपालिका मार्फत देहायका कुराहरूको जाँचबुझ गर्न प्रमुखले कुनै इञ्जिनियर, ओभरसियर वा कर्मचारीलाई खटाउन सक्नेछ ।

क. भवन निर्माण गर्न यस विनियम बमोजिम अनुमति लिएको छ वा छैन,

ख. त्यस्तो भवन विनियम बमोजिम पास भएको नक्सा अनुसार निर्माण भएको वा भई रहेको छ वा छैन, र

ग. त्यस्तो भवनले सार्वजनिक जग्गा, बाटो, मन्दिर, चोक, ढल, नाला, पोखरी आदि मिचेको छ वा छैन ।

घ. विनियमको बुँदा १४ बमोजिम जाँचबुझ गर्न खटिएको व्यक्तिले त्यसरी खटिएको मितिले १५ दिनभित्र प्रचलित कानूनको रीत पुर्याई जाँचबुझ गरी आफ्नो सुझाव सहितको प्रतिवेदन प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।

ङ. भवन निर्माण गर्ने व्यक्ति र भवन निर्माण कार्यसँग सम्बन्धित सबैले विनियमको १४ बमोजिम जाँचबुझ गर्न आउने व्यक्तिलाई निजले सोधेको प्रश्नको जवाफ दिनु र मागेको कागजपत्र दिनु वा देखाउनु र आवश्यक सहयोग पुर्याउनु पर्नेछ ।

च. विनियमको बुँदा नं. १४ घ बमोजिमपेश भएको प्रतिवेदन अनुसार कसैले यस विनियम बमोजिम अनुमति नलिई वा सार्वजनिक जग्गा, बाटो, मन्दिर, चोक, ढल, नाला, पोखरी आदि मिचि भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिनु पर्नेछ ।

छ. विनियमको बुँदा नं. १४ बमोजिम पेश भएको प्रतिवेदन अनुसार कसैले यस विनियम बमोजिम पास भएको नक्सामा प्रमुखको स्वीकृत बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरी रहेको ठहरेमा प्रमुखले एकलाख रुपैयाँसम्म जरीवाना गर्न वा सो भवन वा त्यसको कुनै भाग भत्काउन आदेश दिन सक्नेछ ।

१५. पुनरावेदन गर्न सक्ने:

विनियमको १४ को च र छ बमोजिम प्रमुखले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेश पाएको मितिले ३५ दिनभित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ र त्यस्तो पुनरावेदनको सम्बन्धमा पुनरावेदन अदालतबाट भएको निर्णय अन्तिम हुनेछ ।

१६. भवन भत्काउने र लागेको खर्च असुल गर्ने:

१६.१ विनियमको १६ र १७ बमोजिम कुनै भवन वा त्यसको कुनै भाग भत्काउने आदेश भएमा त्यस्तो आदेश उपर विनियमको १९ बमोजिम पुनरावेदन परेकोमा पुनरावेदन अदालतबाट त्यस्तो भवन वा त्यसको कुनै भाग भत्काउने गरी निर्णय भएको मितिले ३५ दिनभित्र र पुनरावेदन नपरेकोमा पुनरावेदन गर्ने म्याद नाघेको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिले प्रमुखको आदेश वा पुनरावेदन अदालतको निर्णय बमोजिम त्यस्तो भवन वा त्यसको कुनै भाग भत्काउनु पर्नेछ ।

१६.२ विनियमको १६.१. बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले त्यस्तो भवन वा त्यसको कुनै भाग नभत्काएमा गाउँपालिकाले नै त्यस्तो भवन वा त्यसको कुनै भाग भत्काउन सक्नेछ । र त्यसरी भत्काउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।

१७. गैर कानुनी संरचनाहरू हटाईने:

गाउँपालिका प्रमुखको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत प्रहरी प्रमुख, सम्बन्धित सहरी विकास कार्यालयका प्रमुख, , नापी कार्यालयका प्रमुख, बन कार्यालयका प्रमुख, सडक डिभिजन कार्यालय भए सो का प्रमुख र पालिका प्राविधिक कार्यालयको प्रमुख रहेको समिति गठन गरी सो समितिको निर्णयमा सडक क्षेत्र, सार्वजनिक, ऐलानी र पर्ति जग्गाभित्र गैर कानुनी रूपमा बनेका संरचनाहरू हटाईनेछ ।

१८. अधिकार प्रत्यायोजन:

प्रमुखले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकार उप प्रमुख वा अन्य कुनै सदस्यलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१९. प्लट साईज:

क. घडेरीको लम्वाई (मोहडा)	न्यूनतम ६.५ मिटर
ख. घडेरीको चौडाई	लम्वाई मोहडाको २.३३ गुणा
ग. घडेरीको कुल क्षेत्रफल	न्यूनतम ४ आना

२०. प्लटिङ्ग गर्दा बाटो र खुल्ला क्षेत्रको लागि छोडनुपर्ने जग्गा:

Planning Permit छोडनुपर्ने जग्गा

बाटोको लागि	कुल जग्गाको न्यूनतम १५ प्रतिशत
खुल्ला क्षेत्रको लागि	कुल जग्गाको न्यूनतम ५ प्रतिशत
(खुल्ला क्षेत्रको क्षेत्रफल ८० वर्ग मिटरभन्दा कम र सो को चौडाई ८ मिटरभन्दा कम हुनु हुँदैन र त्यस्तो खुल्ला क्षेत्रले प्रस्तावित भौतिक योजना क्षेत्रको वाहिरी साँध वा सीमाना छोएको हुनु हुँदैन।	

२१. जग्गा खण्डीकरण सम्बन्धी व्यवस्था:

जग्गा एकीकरण पद्धतिद्वारा वा ठूला कित्तालाई (एक वा धेरै) कित्ता काट गरी जग्गाको कारोवार, सामूहिक आवास वा सार्वजनिक भवन निर्माण जस्ता भौतिक योजना कार्यान्वयन गर्नुपर्दा विकास प्राधिकरण भएकोमा सो र नभएकोमा प्राविधिक समितिको सिफारिसमा गाउँपालिकाले यसै विनियमको बुँदा नं.६.३ मा व्यवस्थित प्रावधानहरूको प्रतिकूल नहुने गरी योजना कार्यान्वयनको स्वीकृति (Planning Permit) दिनेछ ।

२२. गाउँपालिकाले एकीकृत जग्गा विकास (Land Pooling), एकीकृत बस्ती विकास (Integrated Settlement Development) र एकीकृत आवास (House Pooling) कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन ।

क. एकीकृत बस्ती, जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्दा स्थानीय जनताको सहभागीतामा सञ्चालन गर्नु पर्नेछ ।

ख. कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारबाट जारी भएको नेपालमा एकीकृत बस्ती विकासका लागि जारी भएको कार्यनीति, २०५९ र घना बस्ती सम्बन्धी राष्ट्रिय अवधारणा, २०६२ अनुसार सञ्चालन गर्नु पर्नेछ ।

ग. गाउँको कुनै निश्चित क्षेत्रका वासिन्दाहरूको सामूहिक सहभागीतामा गाउँपालिकाले यस विनियम बमोजिम नीजि स्वामित्वमा रहेको जग्गालाई एकीकृत गरी एकीकृत बस्ती विकास गर्न स्थानीय जनताबाट माग भई आएमा उक्त स्थानमा गाउँपालिकाको सडक लगायतका आवश्यक पूर्वाधारमा लगानी गर्न सक्नेछ । तर, यसरी लगानी गर्दा कम्तीमा ५० घर धुरीको सहभागीता भएको हुनु पर्नेछ ।

घ. सार्वजनिक प्रयोजनको लागि गरिने जग्गा विकास वा भवन एकीकरण योजना प्रस्ताव गर्दा भवनहरूको गुरू योजना सहित पेश हुनु पर्नेछ र प्राविधिक समितिको सिफारिसमा गाउँपालिकाले त्यस्तो योजना स्वीकृत गर्नेछ ।

२३. प्लटिङ् क्षेत्रमा बाटो तथा निर्माण अनुमति सम्बन्धी:

२३.१ विद्यमान सार्वजनिक मूल सडकसँग जोडिने प्रस्तावित योजनाको सडकको चौडाई न्यूनतम ८ मिटर हुनु पर्ने ।

२३.२ विद्यमान सार्वजनिक सडकसँग जोडिने प्रस्तावित योजनाको प्रत्येक सडकमा सार्वजनिक सडकदेखि २० मिटर भित्रसम्म चार पाङ्ग्रे गाडी छिर्ने र निस्कने बेग्ला बेग्लै ढोका तथा बाटो हुनुपर्ने छ ।

२३.३ ६ मिटरसम्म चौडा सार्वजनिक बाटोले छोएको जग्गामा आवासीय प्रयोजनको लागि १० मिटरसम्म अग्लो मात्र आवासीय प्रयोजनको भवन निर्माण गर्न अनुमति दिईनेछ ।

२३.४ ८ मिटरभन्दा बढि चौडा सडकले छोएको जग्गामा मात्र १० मिटरभन्दा अग्ला आवासीय/ सार्वजनिक भवन निर्माण गर्न अनुमति दिईने ।

२३.५ एक मिटरभन्दा गहिरो माटो पुरेर तयार गरिने भौतिक विकास वा प्लटिङ् योजना प्रस्ताव गर्दा सो जमीन कति भारवहन क्षमताको लागि हिसाब गरिएको हो सो को प्रतिवेदन समेत निवेदनसाथ पेश भएको हुनुपर्नेछ ।

२३.६ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्धव्यास ३.५ मिटर हुनुपर्नेछ ।

२३.७ बाटो, ढल, खानेपानी, विजुली आदिको व्यवस्था गर्ने दायित्व योजना प्रस्तावकर्ता कै हुनेछ ।

२३.८ प्लटिङ् तथा बस्ती विकास क्षेत्रमा उपलब्ध बाटो र खुल्ला क्षेत्रको स्वामित्व खरिदकर्ताहरूमा रहने सुनिश्चतता नगरी स्वीकृति दिइने छैन

२३.९ सार्वजनिक, ऐलानी, पर्ति, नदीनाला, राजकूलो, बाटो, चौतारा, चोक र वनक्षेत्र आदि तथा अन्य परम्परागत खुल्ला क्षेत्र एवम् सरकारी जमीनको साविकको क्षेत्रफल र सडकको साविकको चौडाई घटने गरी निजी जग्गाहरूको हालसाविक गर्न दिइने छैन । यस्तो कार्य गरेको पाईएमा सोबाट भएको वा हुन आउने नोक्सानी यसमा संलग्न पदाधिकारीबाट कानुन बमोजिमको कारवाही सहित सरकारी बाँकी सरह असुल उपर गराईनेछ ।

२४. प्लटिङ् कार्यको स्वीकृति:

प्लटिङ् कार्यको लागि गाउँपालिकाले देहायमा उल्लेखित विवरणको आधारमा विश्लेषण गरी स्वीकृति दिनेछ ।

क. प्लटिङ् गर्ने क्षेत्रको सम्पूर्ण जग्गाको स्वामित्व (जग्गाधनी दर्ता प्रमाण पूर्जा) ककस्को नाममा रहेको सो को विवरण मालपोत कार्यालयबाट एकीन भएको छ वा छैन ?

ख. लालपूर्जा र नापी नक्सा अनुसार क्षेत्रफल मिलेको छ वा छैन ?

ग. कित्ता नापी नक्सा र योजनाको प्रारूप नक्साको सिमाना मेल खाएको छ वा छैन ?

घ. प्रस्तावित योजना क्षेत्रमा सार्वजनिक जग्गा, पर्ति जग्गा, गुठीको जग्गा, दर्ता हुन बाँकी जग्गा, राजकूलो आदिको खुलेको विवरण नापी कार्यालयबाट प्रमाणित छ वा छैन ?

ङ. प्रस्तावित योजना क्षेत्रको वर्षातको पानी तथा ढल निकासको व्यवस्था के कस्तो रहेको छ सो को विवरण नक्सामा देखाईएको छ वा छैन ?

च. प्रस्तावित योजना यो विनियमले तोकेको मापदण्ड अनुरूप छ भनी प्राविधिकले दस्तखत गरेको छ वा छैन ?

छ. प्राविधिक प्रतिवेदन अनुसार विनियमले तोकेको मापदण्डको आधारमा प्लटिङ् कार्यको स्वीकृति दिन सक्ने अवस्था छ वा छैन ?

२५. विनियमको ५.१ बमोजिम विश्लेषण गर्दा प्लटिङ् गर्न स्वीकृति दिन मिल्ने भई स्वीकृति दिंदा गाउँपालिकाले लिने दस्तुरको दर अनुसूची ६ मा उल्लेख भए बमोजिम हुनेछ ।

२६. अनुमति पत्र लिनुपर्ने:

भवन निर्माणकर्ताले भवन निर्माण पूर्व अनिवार्य रूपमा गाउँपालिकाबाट अनुमति पत्र लिनु पर्नेछ र निर्माण अवधिभर निर्माण अनुमति पत्र तथा स्वीकृत नक्साको साइट प्लान निर्माणस्थलमा सर्वसाधारणले प्रष्ट देख्ने गरि राख्नुपर्नेछ ।

२७. कार्य सम्पन्न प्रमाण पत्र लिनुपर्ने:

२७.१ यो विनियम बमोजिम स्वीकृति लिई निर्माण गरिएको भवनको निर्माण कार्य सम्पन्न भए पश्चात: कार्य सम्पन्न प्रमाण पत्र लिनको लागि भवन मापदण्ड बमोजिमको नक्सा तयार, स्ट्रक्चरल डिजाईन र सुपरीवेक्षण गरिएको भनी निर्माण कार्यको सुपरीवेक्षण कार्यमा संलग्न प्राविधिकले सिफारिस सहित पेश गरेको कार्य सम्पन्न प्रतिवेदनको आधारमा मात्र कार्य सम्पन्न प्रमाण पत्र दिईनेछ ।

२७.२ मापदण्ड पुर्‍याएर भवन निर्माण अनुमति वा निर्माण सम्पन्न प्रमाण पत्र लिईसकेको भवनले पछि कित्ता काट गरी वा कुनै खाली कित्ता बेच विखन गर्दा स्वीकृत मापदण्ड कायम नहुने गरी कित्ता काट गरी बेच

विखन गरेमा सो भवनको निर्माण सम्पन्न प्रमाण पत्र स्वतः खारेज हुनेछ र स्थानीय निकायले त्यस्तो भवन आफैले भत्काउनेछ वा भत्काउन लगाउने छ ।

- २७.३ निर्माण सम्पन्न प्रमाण पत्र नलिइ सार्वजनिक भवनलाई उपयोगमा ल्याउन दिईने छैन । तर, व्यापारिक र आवासीय भवनहरू आंशिक रूपमा प्रमाण पत्र प्राप्त गरी उपयोगमा ल्याउन सकिने छ
- २७.४ सरकारी तथा अर्ध सरकारी निकायहरू, स्वास्थ्य संस्था, विद्यालय र संगठित संस्थाहरूले भवन भाडामा लिंदा निर्माण सम्पन्न प्रमाण पत्र पाएका भवन मात्र भाडामा लिनुपर्नेछ ।
- २७.५ स्वीकृति प्रदान गरिएको अवधिभित्र निर्माण कार्य सम्पन्न हुन नसकेमा भवनको जति तलाको निर्माण कार्य सम्पन्न भएको छ, त्यति मात्रको आंशिक निर्माण सम्पन्न प्रमाण पत्र दिईनेछ । यसरी आंशिक निर्माण सम्पन्न प्रमाण पत्र लिई सकेका भवनले थप निर्माण कार्य गर्नुपर्दा पुनः अनुमति लिनु पर्नेछ ।
- २७.६ क र ख वर्ग बमोजिम निर्माण हुने भवनहरूले वर्षादको पानी सोझै ढलमा नमिसाई Rain Water Harvestingको प्रविधि अपनाई जमीनमुनी पानी पठाउने र जमीनले सोस्न नसक्ने पानीमात्र ढलमा पठाउने व्यवस्था गरेपछि मात्र कार्य सम्पन्न प्रतिवेदन दिईनेछ ।
- २७.७ सार्वजनिक यातयात चल्ने मूल सडकका किनारामा रहेका भवनहरूको निर्माणकार्य सकिएपछि प्लाष्टरमात्र गरेर राख्न वा छतमा पिल्लरमात्र ठड्याई राख्न वा रंग रोगन नगरी राखिएका त्यस्ता भवनहरूलाई कार्य सम्पन्न प्रमाण पत्र दिईने छैन ।
- २७.७ सडकको अधिकारक्षेत्र र तोकिएको सेट व्याकलाई हानी पुग्ने गरी वा सडकको अधिकारक्षेत्र अतिक्रमण हुने गरी खुडकिला, रंयाम्प आदि राखिएको भवनलाई कार्य सम्पन्न प्रमाण पत्र दिइने छैन
- २७.८ पूर्ण वा आंशिक रूपमा निर्माण सम्पन्न प्रमाण पत्र लिएका भवनहरूमामात्र गाउँपालिकाले आधारभूत सार्वजनिक पूर्वाधार सेवाहरू जडानको सिफारिस गर्नेछ । गाउँपालिकाको स्वीकृति विना सम्बन्धित निकायहरूले उपभोक्ताहरूलाई यी सेवा प्रदान गर्ने छैनन् ।
२८. सदर हुने: यस विनियममा लेखिएका कुराहरू स्पष्ट भएसम्म सोही बमोजिम र स्पष्ट नभएको हकमा प्रचलित ऐन नियम बमोजिम गरी कार्यान्वयन गरिनेछ ।
२९. खारेज हुने: यस विनियममा जेसुकै लेखिएको भए ता पनि प्रचलित ऐन नियमसंग बाझिएको हदसम्म विनियममा लेखिएका कुराहरू स्वतः खारेज हुनेछन ।
३०. विनियमको संशोधन: यस विनियममा संशोधन एवम् हेरफेर गर्नु परेमा गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर विनियममा संशोधन एवम् हेरफेर गर्न सकिनेछ ।

अनुसूची १

(विनियमको बुँदा नं...संग सम्बन्धित)

भवन निर्माण कार्यको लागि नक्सा पास

दरखास्त फाराम

फाराम क्रमसंख्या:-

मिति:.....

विषय:- नक्सा पास तथा निर्माण कार्यको इजाजत सम्बन्धमा ।

निर्माण विवरण: आवासीय/व्यापारिक/ औद्योगिक/ संस्थागत /यथास्थिति नक्सा पास /अन्य

श्री कार्यालय प्रमुख ज्यू,

लिखु गाउँपालिका कार्यालय,

यसम, ओलढुङ्गा ।

म/ हामी तपसिलमा उल्लेख गरे बमोजिमको निर्माण कार्य गर्ने भएकोले उक्त निर्माण कार्यको निवेदन तपसिलमा खुलाई आफ्नो हक भोगको निस्साको नक्कल प्रमाण, कित्ता नापी नक्साको नक्कल र निर्माण कार्यको नक्सा लगायत आवश्यक कागजात सहित इजाजतको लागि निवेदन पेश गरेको छु/छौ। प्रस्तावित निर्माण कार्यको प्राविधिक विवरण यसै निवेदनसाथ संलग्न गरेको छु/ छौ ।निर्माण कार्यको इजाजत प्राप्त भएपछि स्वीकृत मापदण्डको परिधिभित्र रही निर्माण कार्य गर्ने गराउने छु/ छौ यस दरखास्त फाराममा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानुन बमोजिम सहुंला बुझाउँला।

विवरण:

जग्गाधनीको नाम थर:.....

सम्पर्क ठेगाना.....

नागरिकता प्रमाण पत्र नं.....जारी मिति.....जिल्ला.....

बाजे/ससुरा.....पिता/ पति.....

फोन नं..... मोबाईल नं.....

भवन निर्माण गर्ने स्थान:.....

वडा नं.... टोल..... सडक बाटोको नाम:..... सडकको कोड.....

निवेदन दिनेको दस्तखत:

अनुसूची – २

भवन निर्माण कार्यको स्वीकृति सम्बन्धि प्राविधिक विवरण

जग्गाको कित्ता नं.....

जग्गाको क्षेत्रफल.....

घरले चर्चिने क्षेत्रफल-Plinth Area.....जम्मा क्षेत्रफल.....

तला संख्या:....जम्मा उचाइँ -Plinth Level...जम्मा क्षेत्रफल -Plinth Area.....

निर्माणको किसिम:

- नयाँ निर्माण मोहडा फेर्ने तला थप्ने

- साविक घर भत्काई पुनः निर्माण` छाना फेर्ने` थप घर निर्माण गर्ने

- कम्पाउण्ड वाल यथास्थिति नक्सा पास` अन्य

जग्गाको चार किल्ला:

पूर्वमा.....फिट सम्म आफ्नो जग्गा पछि कि.नं.....सधियारको नाम

पश्चिममा.....फिट सम्म आफ्नो जग्गा पछि कि.नं.....सधियारको नाम

उत्तरमा.....फिट सम्म आफ्नो जग्गा पछि कि.नं.....सधियारको नाम

पश्चिममा.....फिट सम्म आफ्नो जग्गा पछि कि.नं.....सधियारको नाम

भवनको संरचना:

`आर.सि.सि.स्ट्रक्चर` लोडवेयरिङ्ग वाल

संलग्न कागजातहरू:

कित्ताकाट नक्सा, जग्गाधनी दर्ता प्रमाण पूजा, पास गर्ने नक्साको प्लान, साइट प्लान, सेक्सन, आदिको प्रमाणित प्रतिलिपि ।

निवेदकको

सही.....

विवरण पेश गर्ने प्राविधिकको:

नाम:

पद:

दस्तखत:

नेपाल इञ्जिनियरिङ्ग परिषद् दर्ता नं.

मिति:

अनुसूची ३

सडक अधिकार क्षेत्र (Right of Way) सम्बन्धी व्यवस्था

गाउँपालिका क्षेत्रभित्रको सडक अधिकारक्षेत्र (Right of Way) लिखु गाउँपालिका एकिकृत विकास योजनामा तय भएअनुसार हुनेछ ।

अनुसूची ४

सेटव्याक सम्बन्धी व्यवस्था

भवन निर्माण गर्दा कम्तीमा देहाय अनुसारको सेटव्याक छोडनु पर्नेछ

१. आवासीय प्रयोजनका लागि निर्माण हुने भवन भएमा सडकबाट १.५ मिटर र व्यापारिक प्रयोजनको लागि निर्माण हुने भवन भएमा सडकबाट २ मिटर सेट व्याक छोडनु पर्नेछ ।
२. १० मिटरसम्म अग्ला भवन निर्माण गर्दा सधियार तर्फको सेट व्याक १ मिटर छोडनु पर्नेछ ।
३. १० मिटरभन्दा बढी १७ मिटरसम्म अग्ला भवनहरूको हकमा सार्वजनिक भवनहरूको सधियार तर्फको सेटव्याक न्यूनतम ३ मिटर र अन्य भवनहरूको हकमा २ मिटर हुनु पर्ने ।
४. १७ मिटरभन्दा अग्ला जुनसुकै भवनहरूको उचाई र सधियार तर्फको सेट व्याकको अनुपात ४:१ हुने गरी । तर, न्यूनतम सेटव्याक ५ मिटरभन्दा कम नहुने गरी ।
५. मूल सडक किनारामा भवन निर्माण गर्न स्वीकृत दिँदा बाटोको चौडाईमा सडकको दुवै तर्फको सेटव्याक जोडदा जति योगफल हुन्छ सो को दुईगुना भन्दा अग्लो हुनेगरी (लाइट प्लेनलाई छेक्ने गरी स्वीकृति नदिइने)
६. एउटै कित्ता वा धेरै कित्ता मिलेर बनेको घडेरीमा एक भन्दा बढी भवनहरू निर्माण गर्न स्वीकृतत दिँदा वा घर- बाटो सिफारिस दिँदा दुई भवनहरू बीचको दूरी देहाय अनुसार हुनु पर्नेछ ।
 - क. १० मिटरसम्म अग्ला भवन भएमा सँधियारतर्फको सेट व्याक १ मिटर
 - ख. १० मिटरभन्दा बढी १७ मिटरसम्म अग्ला सार्वजनिक भवन भए सधियार तर्फको सेटव्याक ३ मिटर र अन्य भवनहरूको हकमा सँधियार तर्फको सेटव्याक न्यूनतम २ मिटर हुनुपर्नेछ ।
७. खोला नदी ताल किनारबाट छोडनुपर्ने सेटव्याक-
 १. खोलाको किनारबाट ३० मिटर
 २. पुलको किनारबाट १० मिटर
 ८. यो मापदण्ड लागु हुनु अगावै कायम रहेका र स्वीकृति प्राप्त गरी भवनहरू निर्माण भई सकेका ५० मिटरभन्दा छोटा बाटो (Cul-De-Sac/dead - end)को क्षेत्राधिकार सो वाटोको केन्द्ररेखाबाट न्यूनतम १.५ मिटर कायम हुने ।
९. आवासीय भवनको हकमा मूल सडकबाट ५० मिटरसम्मको कम्तीमा ४ मिटरको बाटो खोली नयाँ घर बनाउन सकिने यस्ता बाटोमा छिमेकीले, उक्त सडक प्रयोग नगर्ने अवस्थामामात्र थप सेटव्याक छोडनुपर्ने छैन ।

१०. सडकको केन्द्ररेखाबाट दायाँ बायाँ १५/१५ मिटर सडक क्षेत्राधिकार छोडनुपर्ने जग्गामा सेटव्याकका लागि तोकिए बमोजिमको जग्गा नभएको अवस्थामा तोकिएभन्दा कम सेटव्याक कायम गरी निर्माण कार्यको अनुमति दिन सकिनेछ ।

अनुसूची ५

भवन निर्माण कार्यको इजाजत दिँदा गाउँपालिकाले लिने दस्तुरको दर

१. क, ख र ग वर्गका भवनहरूको लागि गाउँपालिकाले लिने दस्तुरको दर:-

भवनको किसिम	प्रयोजन			
	आवासीय (प्रति व.फि.दर)	औधोगिक/व्यापारि क (प्रति व.फि.दर)	सरकारी (प्रति व.फि.दर)	संस्थागत (प्रति व.फि.दर)
क वर्गका भवनहरू	१०	१३	१५	१३
ख वर्गका भवनहरू	७	९	१२	८
ग वर्गका भवनहरूको	६	८	११	७

२. घ वर्गका भवनहरूको लागि गाउँपालिकाले लिने दस्तुरको दर:-

भवनको किसिम	प्रयोजन			
	आवासीय (प्रति व.फि.दर)	औधोगिक/व्यापारि क (प्रति व.फि.दर)	सरकारी (प्रति व.फि.दर)	संस्थागत (प्रति व.फि.दर)
बजार क्षेत्र	३	४	४	८
ग्रामीण क्षेत्र	२	३	३	६

३. विनियम लागु हुनुअघि निर्माण भईसकेका भवनहरूको यथास्थितिः अभिलेखिकरण नक्सा पास दस्तुर (भवन ऐन २०५५ अनुसार वर्गीकृत भवनहरूको आधारमा)

भवनको किसिम	प्रयोजन			
	आवासीय (प्रति व.फि.दर)	औधोगिक/व्यापा रिक (प्रति व.फि.दर)	सरकारी (प्रति व.फि.दर)	संस्थागत (प्रति व.फि.दर)
क वर्गका	८	८	१३	७

भवनहरू				
ख वर्गका भवनहरू	८	८	११	६
ग वर्गका भवनहरूको	६	७	१२	५
घ वर्गका भवनहरूको	३	४	४	५

यो विनियम लागु हुनुअघि निर्माण भैसकेका र लागु भएपछि निर्माण हुने मिश्रित किसिमका सामाग्री प्रयोग गरी निर्माण भएका भवनहरूको दस्तुरको हकमा बनोटको आधारमा माथि अनुसूची ५ को १ र २ मा उल्लेख भए बमोजिमको दरमा दस्तुर लिइने ।

अनुसूची ६

प्लटिङ् तथा भौतिक योजना कार्यान्वयन अनुमति दस्तुर(Planning Permit)दस्तुर प्रस्तावित आवास क्षेत्रले ओगटने क्षेत्रफलको प्रति वर्ग फिट रू. ३ दस्तुर लाग्ने छ ।

अनुसूची ७

बजार तथा घना आवासीय क्षेत्र

हाल सम्म बजार तथा घना आवासिय क्षेत्र नभएको ।

अनुसूची ८

भवन निर्माण कार्यको सुपरीवेक्षणका लागि प्राविधिक र स्वामित्वकर्ता (व्यक्ति) वीच गरिने सम्झौताको नमूना

.....प्रदेश, ओखलढुङ्गा जिल्ला, लिखु गाउँपालिका वार्ड नं... , बस्ने .. को नातिनी /नाति/बुहारी..... को छोरी/छोरा/ श्रीमती (यसपछि पहिलो पक्ष भनिने) र ... प्रदेश,..... जिल्ला, गाउँपालिका वार्ड नं.बस्ने .. (यसपछि दोस्रो पक्ष भनिने) बीचमा पहिलो पक्षले निजको नाममा नापी दर्ता कायम रहेको सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका वार्ड नं.... स्थित पहिलो पक्षको नाममा नापी दर्ता कायम रहेको कि.नं.को जग्गामा निर्माण हुने औधोगिक/व्यापारिक/आवासीय/अन्य भवनको निर्माण कार्यको सुपरीवेक्षण गर्न गराउन हामि दुवै पक्ष मञ्जुर रहेकोले तपसिलमा उल्लेखित शर्तहरूको अधिनमा रही भवन निर्माण कार्यको सुपरीवेक्षण गर्ने गराउने गरी यो सम्झौतामा सहीछाप गरी एक/एक प्रतिका दरले बुझि लियौं/दियौं ।

शर्तहरू:

१. भवन निर्माण कार्यको लागि पहिलो पक्षले गाउँपालिकाबाट लिएको स्वीकृत मापदण्ड सहितको स्ट्रक्चरल डिजाईनको आधारमा भवन निर्माण कार्यको सुपरीवेक्षण गर्ने, निर्माण कार्य सम्पन्न भए पश्चात: कार्य सम्पन्न प्रतिवेदन तयार गरी गाउँपालिका समक्ष पेश गर्ने दायित्व दोस्रो पक्षको हुनेछ ।
२. दोस्रो पक्षले कुनै कारणवस आफुले गरेको सम्झौता अनुसार सुपरीवेक्षणको कार्य गर्न नसक्ने भएको अवस्थामा सो को लिखित सूचना तत्कालै पहिलो पक्ष र गाउँपालिकालाई उपलब्ध गराउनु पर्नेछ ।
३. कुनै कारणवस पहिलो पक्षले लिएको स्वीकृति लिए बमोजिमको भवन निर्माण कार्य सम्पन्न गर्न नसक्ने भई आंशिक निर्माण सम्पन्न प्रमाण पत्र लिनुपर्ने भएमा सोही बमोजिमको कार्य सम्पन्न प्रतिवेदन तयार गरिदिने दायित्व समेत दोस्रो पक्षको हुनेछ ।
४. भवन निर्माणको क्रममा सुपरीवेक्षणकर्ताले दिएको सुझाव तथा परापर्श कार्यान्वयन गर्ने दायित्व प्रथम पक्षको हुनेछ ।
५. भवन निर्माण कार्यको जाँचबुझ तथा अनुगमनको क्रममा गाउँपालिकाबाट दिईएको निर्देशनको कार्यान्वयन गर्ने गराउने दायित्व प्रथम र दोस्रो पक्ष दुवैको हुनेछ ।

सम्झौतामा सही गर्ने पक्षहरू:

पहिलो पक्षको तर्फबाट:

नाम:
ठेगाना:
सही:
मिति:

दोस्रो पक्षको तर्फबाट:

नाम:
ठेगाना:
सही:
नेपाल इञ्जिनियरिङ्ग परिषद् दर्ता नं...
मिति:

आज्ञाले,
ओम बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिकृत
मिति: २०७५/१२/२४